



**मध्यबिन्दु नगरपालिका**  
नगर कार्यपालिकाको कार्यालय  
चोरमारा, नवलपरासी (ब.सु. पू), गण्डकी प्रदेश, नेपाल

**नदिजन्य पदार्थको लिलाम बढाबढ सम्बन्धी सूचना**

प्रथम पटक प्रकाशित मिति-- २०७६/०६/०८

यस नगरपालिकाको क्षेत्रभित्र रहेको तपशिलमा उल्लेखित स्थानहरूमा बेवारिसे अवस्थामा भेटिएको निम्न परिमाणको नदिजन्यपदार्थ (ढुंगा, गिट्टी, बालुवा) नगर कार्यपालिकाको मिति २०७६/४/२८ को निर्णयानुसार लिलाम बढाबढगर्ने प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले तोकिएको म्यादभित्र कानून बमोजिम ईच्छुक फर्महरूले लिलाम बढाबढको निर्धारित फाराम खरिद गरी देहायको मिति र समय भित्र [www.bolpatra.gov.np/egg](http://www.bolpatra.gov.np/egg) मार्फत पेश गर्नु पर्नेछ ।

अन्य थप जानकारीको लागि कार्यालय समय भित्र यस नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क राख्न सकिने छ ।

**तपशिल :-**

आय ठेक्का नं.	स्थान	परिणाम क्यु. फिटमा	न्युनतम कबोल अंक (VAT बाहेक)	धरौटी रकम प्रतिशत	बोलपत्र फारम दस्तुर	बोलपत्र बुझाउने अन्तिम दिन र समय	बोलपत्र खुल्ने दिन र समय
R.B.M./W5/076/77	अरुणखोला पुल दक्षिण	२९,३०,८३३.७४	३,१०,६६,८३७.६४/	कबोल अंकको २.५%	५,०००/	२०७६/०६/२७ १२:००	२०७६/०६/२७ १४:००
R.B.M./W6/076/77	अरुणखोला पुल उत्तर	३४,९५,५८०.४९	३,७०,५३,१५३.१९/	कबोल अंकको २.५%	५,०००/	२०७६/०६/२७ १२:००	२०७६/०६/२७ १४:००

**शर्तहरू:-**

- उपरोक्त लिलाम बढाबढको लागि सूचना फारम PPMO's website [www.bolpatra.gov.np/egg](http://www.bolpatra.gov.np/egg) मार्फत download गरि पेश गर्नुपर्ने छ । बोलपत्रदाताले माथि उल्लेखित बोलपत्र रकम बुझाई बैंक भौचरको scan copy (pdf format) upload गर्नुपर्ने छ । मिति २०७६/०६/२७ गते १४:०० बजे लिलाम बढाबढको बोलपत्र प्रोप्राइटर वा निजको प्रतिनिधिको रोहबरमा मध्यबिन्दु नगरपालिकाको कार्यालयमा खोल्नेछ । प्रोप्राइटर वा निजको प्रतिनिधि उपस्थित नभएपनि लिलाम बढाबढको बोलपत्र फाराम खोल्न बाधा पर्ने छैन ।
- बोलपत्र फारम दस्तुर यस कार्यालयको कावासोती स्थित रा.बा.बैंकमा रहेको खाता नं. ३२००३०४०१८१०३ मा जम्मा गर्नुपर्ने छ ।
- ठेक्का सकार गर्ने फर्मले नदिजन्य पदार्थ उठाईसक्नुपर्ने समयवाधि लगायतका अन्य शर्तहरू दुईपक्षीय सम्झौता बमोजिम हुनेछ ।
- माथि उल्लेखित लिलाम बढाबढ गरिने नदिजन्य पदार्थहरूको ठेक्काहरूको कबोल अंकको मूल्य अभिवृद्धी कर १३% राजस्व ठेक्का स्वीकार गर्ने फर्मले सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा बुझाई सोको प्रमाण यस कार्यालयमा पेश गर्नु पर्नेछ ।
- धरौटी बापत कबोल अंक २.५% ले हुन् आउने रकम यस कार्यालयको कावासोती स्थित रा.बा.बैंकमा रहेको खाता नं. ३२००३०३००७१०३ मा नगद दाखिला गरेको भौचर फारामको scan copy संलग्न गरि पेश गर्नु पर्नेछ । धरौटी बापतको रकमलाई किस्तामा समावेश गर्न पाईने छैन र उक्त धरौटी रकम कामकाज सम्पन्न भए पश्चात नियमानुसार कागजात पेश गरेपछि फिर्ता गरिने छ ।
- कारण जनाई वा नजनाई लिलाम बढाबढको फाराम स्वीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
- लिलाम बढाबढको ठेक्कामा कुनै बिबाद आएमा मध्यबिन्दु नगर कार्यपालिकाको निर्णय अन्तिम हुनेछ ।
- सम्बन्धित बोलपत्रदाताहरूलाई नदिजन्य पदार्थ रहेको स्थान अबलोकन गरि बोलपत्र दाखिला गर्नुहुन अनुरोध गरिन्छ ।
- यस सूचना तथा लिलाम बढाबढको ठेक्काका अन्य शर्तहरू पुरा नभएका बोलपत्रहरू मुल्यांकनमा समावेश गरिने छैन । अन्य कुराहरू नेपाल सरकारको प्रचलित कानून बमोजिम हुने छ ।

**प्रमुख प्रशाकिय अधिकृत**